

एम्नेस्टी इन्टरनेशनल



एम्नेस्टी इन्टरनेशनल सार्वजनिक वक्तव्य

२०७२ असोज ५ गते

नेपाल : नन्दप्रसाद अधिकारीको निधनको एक वर्ष, सशस्त्र द्वन्द्वकालमा भएको मानवअधिकार हनन्को घटनामा अझैसम्म पनि न्याय सुनिश्चित गरिएन

आफ्ना छोराको हत्याको घटनाको अनुसन्धान नगरिएकोमा विरोध जनाउदै आमरण अनसनरत रहेंदाको अवस्थामा निधन भएका नन्दप्रसाद अधिकारीको दुखद मृत्युवरणको एक वर्ष वित्तिसक्ता पनि सशस्त्र द्वन्द्वकालका मानवअधिकार हनन्का घटनाका पीडित एवं बहाँहरुका परिवारलाई नेपाल राज्यले न्याय सुनिश्चित गरेन ।

आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको वि.सं. २०६१ सालमा गरिएको हत्याको घटनामा न्याय प्राप्तिको लागि गरिएका प्रयासबाट वर्षौसम्म परिणाम हासिल हुन नसकेपछि आमरण अनसनमा वस्नुभएका गोरखा जिल्लाका श्री अधिकारीको आमरण अनसन वस्नुभएको ३३३ औँ दिनमा निधन भएको थियो । बहाँकी श्रीमती गंगामाया अधिकारी पनि संगै अनसनरत हुनुहुन्यो र वहाँ हाल नाजुक स्वास्थ्य अवस्थामा रहनुभएको छ । अधिकारी दम्पतीलाई जस्तै नेपालमा वि.सं. २०६२ सम्मको सशस्त्र द्वन्द्वकालमा मानवअधिकार हनन्मा परेका अन्य हजारौं नागरिकहरुलाई पनि न्याय दिलाउने कार्य थाली गरिएको छैन ।

द्वन्द्वका क्रममा भएका अन्तर्राष्ट्रिय कानुनले अपराधका भनी किटान गरेका घटनाहरुको समयमै, विस्तृत र प्रभावकारी छानबीन गर्नमा आजका मितिसम्म पनि नेपालका राज्यसंयन्त्रहरु असफल रहेका छन् । हालसम्म एकजनालाई पनि अदालती अभियोजन गरी कारवाही गरिएको छैन । अझ उल्टै संसदबाट पारित भई २०७१ वैशाखबाट लागू भएको सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरुको छानबीन आयोग गठन सम्बन्धी ऐनमा अन्तर्राष्ट्रिय कानुनले अपराध किटान गरेका घटनाहरुमा समेत आममाफी सिफारिस गर्न सक्ने अधिकारको व्यवस्था गरियो, जसले दण्डहीनताको थप जोखिम बढाएको छ । ऐनमा आममाफीको प्रावधान राखिनुपर्ने अन्तर्राष्ट्रिय कानुन एवं अन्तरिम संविधान २०६३ को विपरित हुने भनी २०७० पुसमा सर्वोच्च अदालतले गरेको फैसलालाई यस ऐनले लत्याएको छ । २०७१ फागुन १४ गते सर्वोच्च अदालतले सो ऐनमा भएको आममाफी सिफारिसको प्रावधान हटाउन र ऐन संशोधन गर्न आदेश दिएको थियो । त्यसका बाबजुद ऐन संशोधनको लागि संसदबाट कुनै कुनै प्रक्रिया अधि बढाइएको छैन ।

नयाँ संविधान जारी भएको सातादिन भित्रको अन्तरालमा परेको नन्दप्रसाद अधिकारीको निधनको वार्षिकीले नेपालमा लामो समयदेखि जरा गाडेर वसेको दण्डहीनता अन्त्यको आवश्यकताको एउटा महत्वपूर्ण सन्देश पनि दिएको छ ।

तसर्थ, द्वन्द्वकालमा भएका मानवअधिकार हनन्का घटनाहरुमा न्याय सुनिश्चितताका निम्न नेपाल सरकारले निम्न लिखित लगायत अन्य उपायहरु अविलम्ब अपनाउनु पर्दछ :

- अन्तर्राष्ट्रिय कानुनले अपराध किटान गरेका विगत र वर्तमानमा भएका सबै घटनाहरुको छानबीन गर्ने र पर्याप्त आधारहरु पाइएमा त्यस्ता घटनाका आरोपीहरुलाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम हुने गरी सक्षम, स्वतन्त्र र निष्पक्ष नागरिक अदालतमा अभियोजन गर्ने,
- पीडितहरुलाई पूर्ण र प्रभावकारी परिपूरण लगायत अदालत मार्फत् न्यायमा पहुँच हुने कुरा सुनिश्चित गर्ने
- बेपत्ता व्यक्तिहरुको छानबीन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐन २०७१ लाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम हुने गरी संशोधन गर्ने, जसमा उजुरीका लागि तोकिएको हदम्याद हटाउने, साक्षी संरक्षणको सुनिश्चितता गर्ने र अन्तर्राष्ट्रिय कानुनले अपराध भनी किटान गरेका कृत्य गर्ने व्यक्तिलाई समेत आममाफीको सिफारिस गर्न सक्ने अधिकार हटाउने,
- बलपूर्वक बेपत्ताबाट सबै व्यक्तिलाई संरक्षण गर्नका लागि बनेको अन्तर्राष्ट्रिय महासचिवालय कुनै रिजर्वेसन नराखी तत्काल अनुमोदन गर्ने र बलपूर्वक बेपत्तासम्बन्धी समिति समक्ष पीडित वा पीडितको तर्फबाट कसैले वा अन्य राज्य पक्षले कुनै उजुरी/सूचनाहरु प्रेषित गरेमा समितिले त्यस्ता उजुरी ग्रहण गर्न सक्ने अधिकारलाई मान्यता प्रदान गर्ने,
- संयुक्त राष्ट्रसंघीय शान्तिकार्य सम्बन्धी मिसनमा सहभागी हुन जाने लगायतका नेपाली सेनाका अधिकारीहरु विगतमा गम्भीर मानवअधिकार हनन्का घटनामा जिम्मेवार भए नभएको कुरा छुद्याउन भेटिंग प्रक्रियाको विकास गर्ने,
- अन्तर्राष्ट्रिय कानुनले अपराध किटान गरेका घटनाहरुमा दण्डहीनता नदोहोरीयोस् भन्ने सुनिश्चितताका खातिर अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अविलम्ब अनुमोदन गर्ने ।